

नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
राष्ट्रिय समाचार समितिको महाप्रबन्धक सिफारिस समितिको सचिवालय
राष्ट्रिय समाचार समितिको महाप्रबन्धक पदको लागि आवेदन माग गरिएको सूचना

(सूचना प्रकाशन मिति २०७८।०२।१०)

राष्ट्रिय समाचार समितिको महाप्रबन्धक पदमा नियुक्तिका लागि हुने प्रतिस्पर्धात्मक छनौट प्रक्रियामा सहभागी हुन इच्छुक तपसिल बमोजिमको योग्यता, अनुभव र उमेर समुह भएका नेपाली नागरिकलाई यो सूचना प्रकाशित भएको मितिले ८ (आठ) दिन भित्र (अन्तिम दिन सार्वजनिक बिदा परे सो को भोलिपल्ट) यस समितिको सचिवालय (संस्थान समन्वय शाखा) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरवारमा आवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ । यस सम्बन्धी थप जानकारीको लागि उक्त शाखामा सम्पर्क गर्न सकिनेछ ।

तपसिल :

- १ नेपाली नागरिक ।
- २ उमेर: ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको ।
- ३ कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको ।
- ४ कानून बमोजिम दर्ता भएको सञ्चार माध्यमको प्रधान सम्पादक, सम्पादक, प्रकाशक, वा व्यवस्थापकको रूपमा काम गरेको वा आम सञ्चार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको ।
- ५ कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेको र सेवा निवृत्त व्यक्तिको हकमा दुवैको लागि कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा नवौं तहमा काम गरेको ।
- ६ पत्रकार आचारसंहिता उल्लंघन अन्तर्गत सजाय नपाएको ।
- ७ प्रचलित नेपाल कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको ।
- ८ योग्यता पुगेका इच्छुक व्यक्तिहरूले देहायको विवरण खुलाई आफ्नै हस्ताक्षरबाट प्रमाणित कागजात सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष आवेदन दिनु पर्नेछ ।
 - (क) नियुक्त हुन चाहेको व्यहोरा खुल्ने आवेदन,
 - (ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
 - (ग) व्यक्तिगत विवरण,
 - (घ) शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि, (विदेशी शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधि भएमा समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्ने)
 - (ङ) अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि,
 - (च) नेपाली भाषामा (युनिकोड कालीमाटी ११ वा प्रिति १६ को फन्ट साईजमा) टाइप गरिएको पन्ध्र सय देखि तीन हजार शब्द सम्मको सिलबन्दी व्यवसायिक कार्ययोजना,
 - (छ) हालसालै खिचेको दुई प्रति फोटो,
 - (ज) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वघोषणा र
 - (झ) दरखास्त दिने पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सो को प्रतिलिपि ।
- ९ समितिले उम्मेदवारको व्यवसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्याङ्कन गर्नेछ ।